

जातीय समानताको बढावाको निम्ति अवस्थित तथा योजनाबद्ध उपायहरू

भोकेसनल ट्रेनिङ काउन्सिल

भोकेसनल ट्रेनिङ काउन्सिल (Vocational Training Council, VTC) हडकडको सबैभन्दा ठूलो व्यावसायिक तथा पेशागत शिक्षा तथा तालिम (vocational and professional education and training, VPET) प्रदायक हो । VTC ले हडकडका स्तम्भ वित्तीय क्षेत्रहरू तथा उदीयमान उद्योगहरूलाई पूर्ण सहयोग प्रदान गर्दै विस्तृत दायराका विषयहरू जस्तै व्यावहारिक विज्ञान, व्यवसाय, बालस्याहार, वृद्ध तथा सामुदायिक सेवाहरू, डिजाईन, ईन्जिनियरिङ्ग, आतिथ्य स्तकार तथा सूचना प्रविधिमा व्यापक पूर्व-रोजगार तथा ईन-सर्भिस (रोजगारावस्थामा) तालिम कार्यक्रमहरू प्रदान गर्छ ।

सेवाहरू
सम्बन्धित

- VTC ले विस्तृत दायराका VPET कार्यक्रमहरू प्रदान गर्दछ । VPET सेवाहरू सबैले जातियताका बाबजुद प्राप्त गर्न सकुन् भनि, विविध जातियताका मानिसहरूका लागि विशेष कदम उठाईएको छ ।

अवस्थित
उपायहरू

- गैर-चिनियाँ भाषी (non-Chinese speaking, NCS) विद्यार्थीप्रति समर्पित VPET कार्यक्रमहरू

NCS युवा तथा व्यस्कहरूलाई उनीहरूका विविध तालिम आवश्यकताहरू पूर्तिका लागि VTC ले समर्पित कार्यक्रमहरू प्रदान गर्दछ । यी कार्यक्रमहरूमा व्यवसाय, डिजाईन, आतिथ्य स्तकार तथा अटोमोटिभ प्रविधिमा माध्यमिक विद्यालय छोडेकाहरूका लागि डिप्लोमा कोर्षहरू, सिनियर सेकेण्डरी विद्यार्थीहरूका लागि अप्लाइड लर्निङ्ग कोर्षहरू, खाली बसेका युवाहरूका लागि व्यावसायिक विकास कार्यक्रमहरू, व्यावसायिक चिनियाँ तथा व्यावसायिक सीपका छोटो कोर्षहरू प्रदान गर्दछ ।

- वैकल्पिक चिनियाँ भाषा योग्यताहरुको स्वीकृति

जहाँ एक कार्यक्रममा भर्नाको लागि हङकङ डिप्लोमा अफ सेकेण्डरी एजुकेशन (Hong Kong Diploma of Secondary Education, HKDSE)को विशिष्ट तहको चिनियाँ भाषा जरूरी पर्छ भने, HKDSE वैकल्पिक चिनियाँ भाषा योग्यताहरु वा अप्लाईड लर्निङ्ग चाईनिजका परिणामहरुलाई पनि विचार गरिनेछ ।

- समर्थन सेवाहरु

पूर्व-रोजगार कार्यक्रमहरुका NCS विद्यार्थीहरुलाई अध्ययन तथा क्याम्पस जीवनलाई व्यवस्थापन गर्न विभिन्न समर्थन सेवाहरु प्रदान गरिन्छ । यी सेवाहरुमा शैक्षिक तथा सिकाई सहयोग, स्थानीय विद्यार्थीहरु तथा समुदायसँग समायोजन गराउन गतिविधिहरु तथा करियरको विकासका लागि परामर्श तथा सुझाव दिईन्छ ।

भावी कार्यको
मूल्यांकन

- VTCले समानताको नितीलाई प्रचार गर्न साथै कायम राख्न गैर-सरकारी संगठनहरु, विविध जातिका मानिसहरुलाई सेवा पुर्याउने सेकेण्डरी स्कूलहरुसँग प्रदान गरिएको कार्यक्रमहरुको सान्दर्भिकता सुनिश्चित गर्नेछ ।

लिने/ लिनु पर्ने
थप उपायहरु

- यसको सिकाई तथा काम गर्ने वातावरणमा जातीय समानतालाई बढावा दिन VTCले सन्दर्भका लागि निर्देशनहरु यसका कार्यकारी एकाईहरुद्वारा तयार पारिएको छ ।
- कर्मचारी तथा विद्यार्थीहरुका लागि जातीय समानता प्रति उनीहरुको जागरूकता र संवेदनशीलतालाई बढाउन तालिम तथा साझा सत्रहरुको व्यवस्था गर्न जारी राखिनेछ ।

- VTCले सांस्कृतिक समायोजन तथा विविध जातिका विद्यार्थीहरू बीच समावेशीकरणलाई बढावा दिनका लागि गतिविधिहरूको आयोजना निरन्तर गर्नेछ ।
- VTCको समर्पित समितिले माथि दिईएका उपायहरूको कार्यन्वयनमा निरन्तर निगरानी राख्नेछ ।

जातीय समानताको बढावाको निम्ति अवस्थित तथा योजनाबद्ध उपायहरू सम्बन्धी सोधपुछ गर्न, कृपया VTC को सिनियर अफिसरलाई/प्रमुख कार्यालय (एकेडेमिक सर्भिसेज)मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्नुहोस् –

टेलिफोन नं. : 2836 1766
 फ्याक्स नं. : 2574 3705
 ईमेल : vtchqas@vtc.edu.hk
 पत्राचार ठेगाना : 14/F VTC Tower, 27 Wood Road, Wan Chai, Hong Kong

[नोट:

1. यदि अंग्रेजी र अन्य कुनै भाषा संस्करणहरू बीच विवाद भएमा अंग्रेजी संस्करण मान्य रहनेछ ।
2. VTC का कार्यक्रमहरू तथा सेवाहरू बारे सोधपुछकर्ताहरूका लागि सामान्य दोभाषे अनुवादन सेवाहरू अंग्रेजी तथा अन्य भाषाहरू (जुन बहासा इन्डोनेशिया, हिन्दी, नेपाली, तागालोग, थाई, उर्दू, भियतनामी तथा पन्जाबी) मा अनुरोधमा उपलब्ध गराईनेछ ।]

भोकेसनल ट्रेनिङ काउन्सिल

मे 2020